

! सचेतना सूचना

वर्षाको बेला खानेपानी शुद्धिकरण (उमालेर) मात्र खाने गरौं ।

पानी उमालेर, थिगाएर पिउने गरौं,
पानीजन्य रोगबाट बचौं ।

पानी किन उमालेर पिउने ?



पानीमा हुने जीवाणु, भाइरस
र परजीवी नष्ट हुन्छन् ।



झाडापखाला, हेजा, टाइफाइड
जस्ता रोगबाट बच्न सकिन्छ ।



पानी उमालेर वा छानेर पिउँदा
स्वस्थ जीवन सुनिश्चित हुन्छ ।



सफा पानी पिउने बानी अपनाऔं,
स्वास्थ्य राम्रो बनाऔं ।



वर्षाको पानीबाट सावधान रहौं,
स्वस्थ र सुरक्षित रहौं ।



थाहा नगरपालिका
थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड
— इन्द्रायणी चौर, मकवानपुर —

